

मैले मेरा नतिजाहरू कहाँ प्राप्त गर्न सक्छु?

तपाईंका नतिजाहरू अनलाइन "MyQuest" पोर्टल मार्फत तपाईंलाई उपलब्ध गराइनेछ।

तपाईंको परीक्षण भएको भए अनलाइन खाता बनाउने तिर उपलब्ध गराइएको पानामा भएका निर्देशनहरूको पालना गर्नुहोस्। परीक्षणको दिनको खाता बनाउने प्रयास गर्नुहोस् किनकी Quest प्रणालीमा नयाँ प्रयोगकर्ता स्वीकार गरेर तपाईंका नतिजाहरू तपाईंको खातामा जडान गर्न 24 घण्टा लाग्छ।

तपाईं अभिभावक वा स्याहारकर्ता भएमा, तपाईंले आफ्नो "MyQuest" खातामा भएको "My Circle" सुविधा मार्फत अपोइन्टमेन्ट र परीक्षणका नतिजाहरू सेटअप गर्न र यसमा पहुँच गर्न आफ्नो परिवारको अनुमतिको लागि अनुरोध गर्न पनि सक्नुहुन्छ।

नतिजाहरूमा निम्न मध्ये एउटा देखिनेछः
"पुत्ता लागेन" (नेगेटिभ)
"दायराभन्दा बढी" (पोजेटिभ)

तपाईंको नतिजाहरू प्राप्त गर्नको लागि 72 घण्टासम्म लाग्न सक्नेछ।

रोकथाम सम्बन्धी जानकारी

मास्क/कपडाको फेस कभरिङ लगाउनुहोस्



सामाजिक दूरी अभ्यास गर्नुहोस् (6 फिट टाढा बस्नुहोस्)




आफ्ना हातहरू धुनुहोस्



थप जानकारीका लागि

<https://www.nh.gov/covid19/>



COVID-19

निश्चित परीक्षण गर्ने साइटको

जानकारी





COVID- 19 को लागि भाइरल

परीक्षण भनेको के हो?

COVID- 19 को लागि भाइरल परीक्षण भनेको भाइरसको सक्रिय संक्रमणको लागि परीक्षण हो। यसको अर्थ यो हो कि तपाईंको प्रणालीमा भाइरस छ।

मेरो नतिजाहरूमा के देखाएको छ?

-  **पोजेटिभ परीक्षण** - तपाईंलाई हाल सक्रिय COVID- 19 को संक्रमण छ र अन्य व्यक्तिहरूमा भाइरस प्रसारण हुन सक्छ।
-  **नेगेटिभ परीक्षण** - सम्भवतः तपाईंलाई हाल सक्रिय COVID- 19 को संक्रमण छैन।

नेगेटिभ नतिजा बारे महत्वपूर्ण नोटः

लक्षण नदेखिएको व्यक्तिलाई COVID- 19 को अनावरणपछि परीक्षण गरिएमा (जस्तै, पुष्टि भएको COVID- 19 केससँग सम्पर्कमा भएमा), नेगेटिभ नतिजाले उनीहरूलाई 14 - दिनको क्वारेन्टाइनबाट निकाल्न अनुमति दिँदैन। जोखिममा भएको व्यक्तिलाई यस 14 - दिनको अवधिमा कुनै पनि समयमा बيمारी हुन सक्छ र यसअघि परीक्षण गर्नाले गलत रूपमा नेगेटिभ निस्कन सक्छ। उनीहरूलाई कामबाट निकालेर 14 दिनको लागि क्वारेन्टाइनमा राख्नुपर्छ।

मैले के गर्नुपर्छ?

तपाईंको नतिजा पोजेटिभ निस्किएमा... तपाईं बिरामी हुनुहुन्छ भने घर बसेर कदमहरू चाल्नुपर्ने CDC को मार्गनिर्देशनको पालना गर्नुहोस्। तपाईं स्वास्थ्यस्याहार वा महत्वपूर्ण पूर्वाधारको कर्मचारी भएमा, आफ्नो काममा नतिजा बारे सूचना दिनुहोस्।

तपाईंका नतिजाहरू पोजेटिभ निस्किएमा, स्वास्थ्य विभागको कोही व्यक्ति तपाईंसँग सम्पर्कमा हुनेछन्।

तपाईंको नतिजा नेगेटिभ निस्किएमा...

तपाईंलाई लक्षणहरू देखिएमा, घर बस्ने र तपाईंले फेरि परीक्षण गर्नुपर्छ कि पर्देन भन्ने बारे चिकित्सा सल्लाह खोज्नुहोस्। तपाईंलाई लक्षणहरू नभएमा, तपाईंको चिकित्सा प्रदायक र/वा कार्यस्थलले तपाईंलाई फेरि परीक्षण गर्न भने मात्र तपाईंले फेरि परीक्षण गर्नुपर्छ। आफ्नो र अन्य व्यक्तिको सुरक्षा गर्नको लागि निश्चित रूपमा कदमहरू चाल्नुहोस्।